



# स्थानीय राजपत्र

गजुरी गाउँपालिकाद्वारा प्रकाशित

खण्ड २) गजुरी, धादिङ, २०७५ साल चैत्र २७ गते (संख्या २१)

## भाग २

गजुरी गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको  
प्रमाणीकरण (कार्यविधि) नियमावली, २०७५

**प्रस्तावना:** गजुरी गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्र लगायतका अन्य लिखित कागजात प्रमाणीकरण गर्ने विधि र प्रक्रियालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २१४ को उपधारा (५) ले दिएको अधिकार प्रयोग गरी गजुरी गाउँ कार्यपालिकाले यो निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) सम्बन्धी नियम बनाई लागू गरेको छ।

### परिच्छेद-१

#### प्रारम्भः

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस नियमावलीको नाम “गजुरी गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) नियमावली, २०७५” रहेको छ ।  
(२) यो नियमावली तुरन्त प्रारम्भ हनेछ ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,  
क) “अध्यक्ष” भन्नाले गाउँपालिकाको अध्यक्ष सम्भनुपर्छ ।  
ख) “उपाध्यक्ष” भन्नाले गाउँपालिकाको उपाध्यक्ष सम्भनुपर्छ ।  
ग) “कार्यपालिका” भन्नाले गाउँ कार्यपालिका सम्भनुपर्छ ।  
घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भनुपर्छ ।  
ड) “गाउँपालिका भन्नाले” गजुरी गाउँपालिका सम्भनुपर्छ ।  
च) “प्रमाणिक प्रति” भन्नाले निर्णय वा आदेश र अधिकारपत्र प्रमाणित गर्ने अधिकारीले हस्ताक्षर गरेको सक्कल प्रति सम्भनुपर्छ ।  
छ) “लिखत वा कागजात” भन्नाले देहायका विषयसंग सम्बन्धित निर्णय वा आदेश वा तत्सम्बन्धी अधिकारपत्र संग सम्बन्धित लिखत वा कागजात सम्भनु पर्छ ।  
(१) गाउँ कार्यपालिकाले बनाएको नीति, नियम, निर्देशिका, कार्यविधि,  
(२) कार्यपालिकाले जारी गरेको आदेश,  
(३) कार्यपालिकाद्वारा पारित प्रस्ताव,  
(४) कार्यपालिकाले जारी गरेको अधिकारपत्र,  
(५) कार्यपालिकाले गरेको निर्णय ,  
(६) कार्यपालिका बाट नियुक्त हुने पदको नियुक्ति पत्र, सरुवा तथा अवकाश पत्र ,  
(७) कार्यपालिकाले जारी गरेका सूचना तथा सिर्जना गरेको तथ्यांक वा अभिलेख सम्बन्धी लिखत वा कागजात  
(८) प्रचलित कानून बमोजिम प्रमाणीकरण गर्नु पर्ने अन्य लिखत

वा कागजात ।

- ज) “सभा” भन्नाले गाउँपालिको गाउँसभा सम्भनु पर्छ ।
- झ) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्भनु पर्छ ।
- ञ) “सूचना तथा अभिलेख केन्द्र” भन्नाले गाउँपालिका अन्तर्गत स्थापना भएको नियम ११ बमोजिमको सूचना तथा अभिलेख केन्द्र सम्भनुपर्छ ।

#### परिच्छेद-२

##### लिखत वा कागजातको प्रमाणीकरण कार्यविधि

- ३. नियम, नीति, निर्देशिका तथा कार्याविधिको प्रमाणीकरण: (१) कार्यपालिकाले बनाएको नियम कार्यपालिकाको बैठकबाट स्वीकृत भएपछि अध्यक्षले प्रमाणीकरण गर्नेछ ।
- २. गाउँपालिकाबाट निर्णय भएमा वा अध्यक्षको आदेश बमोजिम नीति निर्देशिका तथा कार्याविधिको प्रमुख प्रशासकीय अधिकृतले प्रमाणिकरण गर्नेछ ।
- ३. अध्यक्षले उपनियम (१) मा उल्लेखित नियमावलीको प्रमाणीकरण गर्दा नेपाली कागजमा तयार गरिएको कम्तीमा चार प्रतिमा मिति समेत उल्लेख गरी हस्ताक्षर गर्नु पर्नेछ र यस्तो प्रमाणीत प्रति मध्ये एक एक प्रति देहाय बमोजिमका निकायमा पठाउनु पर्नेछ ।
  - (क) प्रमुख प्रशासकीय अधिकृत को सचिवालय,
  - (ख) सुचना तथा अभिलेख केन्द्र,
  - (ग) नेपाल सरकारको संघीय मामिला हेत्ते मन्त्रालय
  - (घ) सचिवन्धित प्रदेशको गाउँपालिका हेत्ते निकाय (मन्त्रालय वा विभाग),
- ४. सूचना तथा अभिलेख केन्द्रले उपनियम (२) बमोजिम प्रमाणीकरण भएका नियम प्रकाशन गरी गाउँपालिकाका सबै वडा कार्यालयमा पन्थ दिनभित्र पठाउनु पर्नेछ ।
- ५. यस नियम बमोजिम प्रमाणीकरण भएको नीति, निर्देशिका, कार्याविधि तथा नियम प्रमुख प्रशासकीय अधिकृत ले सर्वसाधारणको जानकारीको लागि

सार्वजनीक गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

६. उपनियम १ बमोजिमको नीति, निर्देशिका र कार्याविधिको प्रमाणीकरण भएको प्रमाणित प्रति मध्ये एक प्रति प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा, एक प्रति कार्यान्वयन गर्ने सम्बन्धित निकायमा र अर्को प्रति सूचना तथा अभिलेख केन्द्रमा पठाई कार्यान्वयन तथा अभिलेखीबद्ध गर्नु पर्नेछ ।
७. सूचना तथा अभिलेख केन्द्रले उपनियम (१) बमोजिम प्रमाणीकरण भएका नीति, निर्देशिका तथा कार्याविधि सबै वडा कार्यालयमा पठाउनु पर्नेछ ।
४. कार्यपालिकाको निर्णय तथा प्रस्तावको प्रमाणीकरण : (१) कार्यपालिकाको वैठकमा पेश हुने प्रस्तावहरु र बैठकको निर्णय निर्णय पुस्तिकामा अध्यक्षले प्रमाणित गर्नेछ ।
- (२) उपनियम (१) बमोजिम प्रमाणीकरण भएका निर्णय तथा प्रस्ताव सूचना तथा अभिलेख केन्द्रले सुरक्षित तवरले संग्रह गरी राख्नु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम प्रमाणीत निर्णय प्रमुख प्रशासकीय अधिकृत ले कार्यान्वयन गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई पठाई त्यस्तो निर्णय सुरक्षित राख्नु पर्नेछ ।
- (४) यस नियम बमोजिम प्रमाणीकरण भएको निर्णय प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
५. आदेश वा अधिकारपत्रको प्रमाणीकरण: (१) संविधान वा अन्य प्रचलित कानून बमोजिम कार्यपालिकाबाट जारी हुने आदेश वा अधिकारपत्रको प्रमाणीकरण अध्यक्षले गर्नेछ ।
- (२) उपनियम (१) बमोजिम प्रमाणीकरण भएको आदेश वा अधिकारपत्रको प्रमाणीत प्रतिमध्ये एक प्रति कार्यान्वयन गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई र अर्को प्रति सूचना तथा अभिलेख केन्द्रमा पठाई अभिलेखबद्ध गर्नु पर्नेछ ।
- (३) यस नियम बमोजिम प्रमाणीकरण भएको आदेश वा अधिकारपत्र प्रमुख प्रशासकीय अधिकृतले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

६. **न्यायिक समितिको निर्णय वा आदेशको प्रमाणीकरण :** (१) न्यायिक समितिको निर्णय वा आदेश उक्त समितिका संयोजक र सदस्यहरूले प्रमाणीत गर्नेछन् ।  
(२) न्यायिक समितिको निर्णय वा आदेशको प्रमाणीक प्रति प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको सम्बन्धित शाखाको कर्मचारीले संरक्षण गर्ने छ ।  
(३) यस नियम बमोजिम भएको निर्णय वा आदेशको नक्कल लिन चाहेमा सरोकारवाला व्यक्ति वा संस्थालाई प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारीले नक्कल प्रति प्रमाणीत गरी उपलब्ध गराउनु पर्ने छ ।
७. **सूचना वा तथ्यांक प्रमाणीकरण:** (१) स्थानीयस्तरको सूचना तथा तथ्यांक, स्वीकृत बार्षिक कार्यक्रम, योजना तथा बजेट एंव कार्ययोजनाको प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्ने छ ।  
(२) गाउँपालिकामा रहेको सूचना वा तथ्यांक कसैले माग गरेमा अभिलेखमा जनाई सम्बन्धित सूचना अधिकारीले प्रमाणीत गरी उपलब्ध गराउनु पर्ने छ ।  
(३) यस नियम बमोजिम कुनै सूचना, तथ्यांक वा लिखत वा कागजात नेपाल सरकार वा प्रदेश सरकारले माग गरेमा त्यस्तो सूचना, तथ्यांक वा लिखत वा कागजात प्रमुख प्रशासकीय अधिकृतले प्रमाणीत गरी उपलब्ध गराउनु पर्ने छ ।
८. **अन्य लिखत वा कागजातको प्रमाणीकरण :** (१) नियम ३, ४, ५, ६ र ७ मा लेखिए देखि बाहेक गाउँपालिकासंग सम्बन्धित अन्य लिखत वा कागजातको प्रमाणीकरण गर्दा कार्यपालिकाबाट भएका वा जारी भएका लिखत वा कागजातको प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।  
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै खास लिखत वा कागजात प्रमाणीकरणका लागि गाउँपालिकाको कानून बमोजिम कुनै खास अधिकारी तोकिएको रहेछ भने त्यस्तो लिखत वा कागजात त्यस्तो अधिकारीबाट प्रमाणीकरण हुनेछ ।
९. **कार्यपालिका बाट हुने नियुक्ति, सरुवा तथा अवकासको प्रमाणीकरण:** (१)

कार्यपालिकाबाट नियुक्ति हुने पदको नियुक्तिपत्र, सर्वा तथा अवकाश पत्रको प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ ।

(२) गाउँपालिकाको विभिन्न सेवाको अधिकृत वा सो सरहको पद र स्थायी नियुक्ति हुने अन्य पदमा प्रमुख प्रशासकीय अधिकृत ले प्रमाणीकरण गरि नियुक्ति पत्र दिने छ ।

(३) गाउँपालिकाको विज्ञ सेवा वा करारमा नियुक्ती हुने पदमा प्रमुख प्रशासकीय अधिकृत वा निजले अछितयारी दिएको सम्बन्धित शाखा प्रमुखले प्रमाणीकरण गरि नियुक्तिपत्र दिने छ ।

(४) यस नियममा लेखिए देखि बाहेक गाउँपालिकाको कानून बमोजिम नियुक्ती हुने अन्य पदको नियुक्ती प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकारीद्वारा प्रमाणीकरण हनेछ ।

(५) यस नियम बमोजिमको प्रमाणीक प्रति प्रमुख प्रशासकीय अधिकृतले सुरक्षित राख्नु वा राख्न लगाउनु पर्नेछ ।

### परिच्छेद-३

#### सूचना तथा अभिलेख व्यवस्थापन सम्बन्धमा

११. सूचना तथा अभिलेख केन्द्र रहने : (१) गाउँ कार्यपालिकाबाट हुने निर्णय, आदेश लगायतका लिखत वा कागजातको प्रमाणीक प्रति लगायतका सूचना तथा अभिलेख व्यवस्थापन गर्न गाउँ कार्यपालिकामा एक सूचना तथा अभिलेख केन्द्र रहनेछ ।

(२) उपनियम (१) बमोजिमको सूचना तथा अभिलेख केन्द्रले यस नियम बमोजिम प्रमाणीकरण भएका लिखत वा कागजातको सक्कल प्रमाणीक प्रति सुरक्षित साथ राख्नु पर्ने छ ।

(३) उपनियम (१) बमोजिम सूचना तथा अभिलेख केन्द्रले नियम बमोजिम प्रमाणीकरण भएका महत्वपूर्ण लिखत वा कागजातको माइक्रो फिल्म तयार गरी राख्नु पर्नेछ ।

(४) उपनियम (१) बमोजिमको सूचना तथा अभिलेख केन्द्रले लिखत वा कागजातको सिलसिलेवार रूपमा संग्रह गरी अभिलेख राख्नु पर्ने छ ।

१२. अभिलेख व्यवस्थापन गरि राख्नु पर्ने : (१) यस नियम बमोजिम प्रमाणीकरण भएको लिखत वा कागजातको गाउँ कार्यपालिकाको सम्बन्धित विषयगत शाखा र सूचना तथा अभिलेख केन्द्रले सुरक्षित साथ अभिलेखीकरण गरी राख्नु पर्ने छ ।
- (२) उपनियम (१) बमोजिम अभिलेख राख्ना विद्युतीय प्रति समेत सुरक्षित गरी राख्नु पर्नेछ
१३. सार्वजनिक गर्नुपर्ने: यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि प्रचलित कानूनले गोप्य राख्नुपर्ने लिखत वा कागजात भनी तोके बाहेकका अन्य सबै लिखत वा कागजात सर्वसाधारणको जानकारीको लागि सूचना तथा अभिलेख केन्द्रले सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।

#### परिच्छेद-४

##### विविध

१४. अन्य प्रचलित कानून बमोजिम प्रमाणीकरण हुने विषयमा असर नपर्ने: कुनै निर्णय वा आदेश प्रमाणीकरण सम्बन्धमा प्रचलित नेपाल कानूनमा छुट्टै व्यवस्था भएकोमा त्यस्तो विषयमा यस नियममा लेखिएको कुनै कुराले असर पार्ने छैन ।
१५. कार्यविधि बनाउन सक्ने : यस नियमको उद्देश्य कार्यान्वयन गर्न कार्यपालिकाले आवश्यक कार्यविधि बनाउन सक्ने छ ।
१६. बचाउ: यस अधि गजुरी गाउँपालिकाबाट प्रचलित कानून बमोजिम भए गरेका निर्णय वा आदेश वा तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण यसै नियम बमोजिम भए गरेको मानिनेछ ।

आज्ञाले,  
युवराज अर्याल  
प्रमुख प्रशासकीय अधिकृत

